



चामे गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

मिति २०७६।१२।१४ गतेको गाउँ कार्यपालिका बैठकको निर्णयहरू

१. मिति २०७६ चैत्र ९ गते बसेको कार्यपालिकाको बैठकबाट छैटौँ गाउँ सभा २०७६ चैत्र २० गते सम्पन्न गर्ने तय भई पूरक बजेट तथा कार्यक्रम संशोधन सम्बन्धी प्रस्ताव पारित गर्ने निर्णय भएकोमा कोरोना भाइरस महामारीको कारण देशमा लकडाउन भएकोले गाउँ सभा सम्पन्न हुन नसक्ने भएकोले उक्त बजेट प्रस्ताव छैटौँ गाउँ सभा बाट पारित गरी खर्च समर्थन हुने गरी विनियोजन भएको बजेटबाट कोषमा बजेट सारी सो बाट कोरोना महामारी रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्रीहरू (मास्क, सेनिटाईजर, थर्मोगन, थर्मोमिटर, किटनाशक औषधी) तथा राहत वितरणका लागि खाद्यन्न सामानहरू समेत नियम अनुसार खरीद गर्ने निर्णय गरियो । विगत ०७६ माघ महिनामा प्रमुख प्रशासकिय अधिकृत सरुवा भइ जानु भएको हाल सम्म अर्को प्रमुख प्रशासकिय अधिकृत गाउँपालिकामा हाजिर नभइ रिक्त अवस्थामा रही बैंक खाता समेत संचालन नभएकोले खाता संचालन भए पश्चात मात्र भुक्तानी हुने गरि तपसिल बमोजिमका राहत सामानहरू मध्ये चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि बाट र अन्य सामान स्थानीय व्यापारी (सप्लायर्स बाट) नियमअनुसार खरीद गर्ने निर्णय गरियो ।

तपसिल

- क. चामल
- ख. दाल
- ग. तेल
- घ. चिनि
- ड. सावुन

२. नेपाल सरकारबाट स्वीकृत क्वारेन्टाईन व्यवस्थापन मापदण्ड, २०७६ बमोजिम यस चामे गाउँपालिका स्थानीय स्तरमा कोरोना भाइरस (COVID-१९) सम्बन्धी क्वारेन्टाईन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ स्वीकृत गरी सोही अनुसार परिधि भित्र रहि लोकप्रिय मा. वि., चामे स्वास्थ्य चौकी र गौरीशंकर आ. वि. मा क्वारेन्टाईन स्थल निर्माण गर्ने निर्णय गरियो । उक्त स्थानहरूमा क्वारेन्टाईन निर्माण गर्दा तोकिएको मापदण्ड बमोजिम आवश्यक पर्ने भौतिक पूर्वाधार, बासस्थान तथा बन्दोवस्तीको व्यवस्था र आर्थिक व्यवस्थापन यस चामे गाउँपालिका मार्फत गर्ने सो को खर्च ग.७.२ स्थानीय तह प्रकोप व्यवस्थापन कोषबाट व्यहोर्ने निर्णय गरियो ।
३. चामे गाउँपालिका विनियोजन ऐन, २०७६ को खर्च संकेत नं २२५१२ मा जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता विकास तालिम कार्यक्रम अनुसार नगर विकास प्रशिक्षण केन्द्र, नदिपुरमा २०७६।१०।०५ देखि २०७६।१०।०९ सम्म तालिम कार्यक्रम संचालन भएको । सो तालिम कार्यक्रम अत्यन्त फलदायी तथा व्यावहारिक रहेको । उक्त कार्यक्रमका लागि रु. ५,००,०००। (अक्षरूपी रु. पाँचलाख) विनियोजन भएकोमा खर्च भएको रु. ३,२९,७२३।- (अक्षरूपी रु. तिन लाख उनन्तिस हजार सात सय तेईस) मध्ये विहानै देखि संचालन भएको कार्यक्रमको समयमा सहभागीलाई खाना शिर्षकमा खर्च रु १८,०००।, ईन्धन रु ९,०००। आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेशले तयार गरेको खर्चको मापदण्डमा व्यवस्था नभएको हुँदा उक्त रकम



चामे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

यस गा. पा. बाट मिल्दो शिर्षकमा खर्च जनाउने र कार्यक्रममा खर्च भएको कुल रकम रु. ३,२९,७२३।- (अक्षरूपी रु तिन लाख उनन्तिस हजार सात सय तेईस) लाई समर्थन गर्ने निर्णय गरियो ।

४. प्रकोप व्यवस्थापन तथा उद्धार कोष संचालन कार्यविधि, २०७६ पारित गर्ने निर्णय गरियो ।

५. यहि २०७६ साल पौष/माघ महिनामा परेको भिषण हिमपातले तिमाङ, चामे सडक खण्ड अवरोध हुँदा यातायात र पर्यटकहरु अलपत्र परेको २०७६ साल मंसिर २७ देखि विभिन्न मितिमा परेको भिषण हिमपातले यातायात अवरुद्ध भई मिति २०७६।०९। विपद् व्यवस्थापन समितिको बैठकबाट समेत बाटो खुलाउने निर्णय भए अनुसार स्काभेटरबाट सडकमा जम्मा भएको हिउँ हटाई बाटो सुचारु गर्न लागेको अनुमानित रु. ३,३०,०००। (अक्षरूपी तिन लाख तिस हजार) प्रकोप व्यवस्थापन तथा उद्धार कोषबाट खर्च गर्ने निर्णय गरियो ।